



स्थानीय राजपत्र

सुनकोशी गाउँपालिकाद्वारा प्रकाशित

खण्ड-१ सङ्ख्या-२ सुनकोशी स्थानीय राजपत्र प्रकाशित मिति २०७५/०६/०२

भाग-१

सुनकोशी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालयको सूचना

नेपालको संविधान बमोजिम गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको
ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ।

विनयोजन ऐन, २०७४

सुनकोशी गाउँपालिका, ओखलढुङ्गाको आर्थिक वर्ष २०७४/७५ को
सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च
गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना:

सुनकोशी गाउँपालिका, ओखलढुङ्गाको २०७४/७५ सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्ने वान्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम सुनकोशी गाउँपालिका, ओखलढुङ्गाको गाउँ सभाले यो ऐन बनाएको छ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “विनियोजन ऐन, २०७४” रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

२. सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०७४/७५ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची-१ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. २६,१३,९५,२२३/- (अक्षेरूपी छब्बीस करोड तेह लाख पन्चानब्बे हजार दुई सय तेइस मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ।

३. विनियोजनः(१) यस ऐनद्वारासञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७४/७५ को निमित्त सुनकोशी गाउँपालिका, ओखलढुङ्गाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनुपर्नेछ ।

अनुसूची-१
(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम
सञ्चित कोषबाट विनियोजन हुने रकम

क्र.सं.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१		गाउँ कार्यपालिका	०	०	०	२६,१३,९५,२२३
२		वडा समिति				
३		विषयगत शाखा				
४		ऋणको साँवा ब्याज भुक्तानी	०	०	०	०
५		लगानी (शेयर/ ऋण)	०	०	०	०
कुल विनियोजित रकम			०	०	०	२६,१३,९५,२२३

अक्षरूपी छब्बीस करोड तेह्र लाख पन्चानब्बे हजार दुई सय तेइस
मात्र

अनुसूची-२
(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ को उपधारा (१) बमोजिम
सञ्चित कोषमा जम्मा हुने रकमको स्रोत वा आयको अनुमान

क्र.सं.	आयको स्रोत	अनुमानित आय रकम
(१)	(२)	(३)
१.	राजस्व बाडफाँड- सङ्घीय सरकार	२५,५२,७६,०००/-
२.	समानिकरण अनुदान- सङ्घीय सरकार	
३.	सशर्त अनुदान- सङ्घीय सरकार	
४.	समपूरक अनुदान- सङ्घीय सरकार	
५.	विशेष अनुदान- सङ्घीय सरकार	
६.	राजस्व बाडफाँड- प्रदेश सरकार	
७.	समानीकरण अनुदान- प्रदेश सरकार	
८.	सशर्त अनुदान प्रदेश सरकार	
९.	समपूरक अनुदान- प्रदेश सरकार	

१०.	राजस्व बाडफाँड- स्थानीय सरकार	
११.	आन्तरिक स्रोत- स्थानीय सरकार	६१,१९,२२३/-
	जम्मा	२६,१३,९५,२२३/-

अक्षरूपी छब्बीस करोड तेह लाख पन्चानब्बे हजार दुई सय तेइस
मात्र

प्रमाणिकरण मिति २०७४/०६/०२

आज्ञाले,
मदन कुमार बजगाँई
प्रमुख प्रशासकीय अधिकृत